

मधपान गर्नु

अघि सोच्नुहोस

कतितति मात्रा पनि
सुरक्षित छैन



सामाजिक मिडिया टूलकिट

सामाजिक मिडिया टूलकिट

छवि



प्रतिलिपि पोस्ट गर्नुहोस्

१

मधपान गर्नु अघि सोच्नुहोस ।

गर्भविस्थाको बेलामा मदिरा पिउनु सुरक्षित हुँदैन ।

#FASD, #fetal, #alcohol, #FASDawareness,
#FASDprevention, #alcoholandpregnancy

२

मधपान गर्नु अघि सोच्नुहोस ।

स्वस्थ गर्भधारणको लागि रक्सी नपिउनु एक महत्वपूर्ण
भाग हो ।

#FASD, #fetal, #alcohol,
#FASDawareness, #FASDprevention,
#alcoholandpregnancy

सामाजिक मिडिया टूलकिट

छवि



प्रतिलिपि पोस्ट गर्नुहोस्

३

मधपान गर्नु अघि सोच्नुहोस।

गर्भविस्थाको बेलामा मदिरा पिउनु सुरक्षित हुँदैन।

#FASD, #fetal, #alcohol, #FASDawareness,
#FASDprevention, #alcoholandpregnancy

४

मधपान गर्नु अघि सोच्नुहोस।

स्वस्थ गर्भधारणको लागि रक्सी नपिउनु एक महत्वपूर्ण
भाग हो।

#FASD, #fetal, #alcohol,
#FASDawareness, #FASDprevention,
#alcoholandpregnancy

सामाजिक मिडिया टूलकिट

छवि



प्रतिलिपि पोस्ट गर्नुहोस्

५

फिटल अल्कोहल स्पेक्ट्रम डीसअडर (एफ ए एस डी) ले गर्भावस्थाको समयमा रक्सीको सम्पर्कमा आएका व्यक्तिमा हुन सक्ने प्रभावहरूको दायरालाई बुझाउँछ ।

स्वस्थ गर्भधारणको लागि रक्सी नपिउनु एक महत्वपूर्ण भाग हो ।

#FASD, #fetal, #alcohol, #FASDawareness, #FASDprevention, #alcoholandpregnancy

६

हेरोइन, कोकिन र गाँजा लगायत दुरुपयोगका सबै पदार्थहरू मध्ये रक्सीले भ्रूणको मस्तिष्ममा सबैभन्दा गम्भीर असर पार्छ ।

स्वस्थ गर्भधारणको लागि रक्सी नपिउनु एक महत्वपूर्ण भाग हो ।

#FASD, #fetal, #alcohol, #FASDawareness, #FASDprevention, #alcoholandpregnancy

सामाजिक मिडिया टूलकिट

छवि



प्रतिलिपि पोस्ट गर्नुहोस्

७

मधपान गर्नु अघि सोच्नुहोस।

गर्भविस्थाको बेलामा मदिरा पिउनु सुरक्षित हुँदैन।

#FASD, #fetal, #alcohol, #FASDawareness,
#FASDprevention, #alcoholandpregnancy

८

मधपान गर्नु अघि सोच्नुहोस।

स्वस्थ गर्भधारणको लागि रक्सी नपिउनु एक महत्वपूर्ण
भाग हो।

#FASD, #fetal, #alcohol,
#FASDawareness, #FASDprevention,
#alcoholandpregnancy

सामाजिक मिडिया टूलकिट

छवि



प्रतिलिपि पोस्ट गर्नुहोस्



फिटल अल्कोहल स्पेक्ट्रम डिसअर्डर (एफ ए एस डी) ले गर्भविस्थाको समयमा रक्सीको सम्पर्कमा आएका व्यक्तिमा हुन सक्ने प्रभावहरूको दायरालाई बुझाउँछ।

स्वस्थ गर्भधारणको लागि रक्सी नपिउनु एक महत्वपूर्ण भाग हो।

#FASD, #fetal, #alcohol, #FASDawareness, #FASDprevention, #alcoholandpregnancy



मधपान गर्नु अघि सोच्नुहोस।

स्वस्थ गर्भधारणको लागि रक्सी नपिउनु एक महत्वपूर्ण भाग हो।

#FASD, #fetal, #alcohol, #FASDawareness, #FASDprevention, #alcoholandpregnancy

सामाजिक मिडिया टूलकिट

छवि



प्रतिलिपि पोस्ट गर्नुहोस्

११

फिटल अल्कोहल स्पेक्ट्रम डीसअर्डर (एफ ए एस डी) ले गर्भावस्थाको समयमा रक्सीको सम्पर्कमा आएका व्यक्तिमा हुन सक्ने प्रभावहरूको दायरालाई बुझाउँछ।

स्वस्थ गर्भधारणको लागि रक्सी नपिउनु एक महत्वपूर्ण भाग हो।

#FASD, #fetal, #alcohol, #FASDawareness, #FASDprevention, #alcoholandpregnancy

१२

मधपान गर्नु अघि सोच्नुहोस।

गर्भावस्थाको बेलामा मदिरा पिउनु सुरक्षित हुँदैन।

#FASD, #fetal, #alcohol, #FASDawareness, #FASDprevention, #alcoholandpregnancy